



प्रेस विज्ञप्ति- ३०२

Press Release- 302

लागु औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं ।

मिति: २०७८।१।२७ गते ।

लागु औषध खैरो हेरोईनको सञ्जालमा संलग्न ११ जना मानिस पक्राउ तथा लागु औषध खैरो हेरोईन ३२२.६ ग्राम बरामद ।

उपत्यकामा लागु औषध खैरो हेरोईनको सञ्जाल बनाई अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरो हेरोईन ३२२.६ ग्राम सहित उक्त अबैध कारोबारमा संलग्न ११ जना मानिसहरूलाई पक्राउ गरिएको ।

१. मिति २०७८।१।२४ गते मंगला गाउँपालिका ५ म्याग्दी ठेगाना भई जिल्ला काठमाडौं, बुढानिलकण्ठ न.पा.८ बस्ने बर्ष २५ को लाल बहादुर बुढाथोकीलाई का.जि. बुढानिलकण्ठ न.पा.८ बाट लागु औषध खैरो हेरोईन १०० मिलिग्राम सहित पक्राउ गरिएको ।
२. मिति २०७८।१।२४ गते भिमेश्वर न.पा.१३ दोलखा ठेगाना भएको बर्ष २५ को कौशल बस्नेत र त्रिपुरासुन्दरा गा.पा.२ सिन्धुपालचोक ठेगाना भएको बर्ष ३३ को समिर घले गुरुङ लाई जिल्ला काठमाडौं, बुढानिलकण्ठ न.पा.८ बाट लागु औषध खैरो हेरोईन २१ ग्राम सहित पक्राउ गरिएको ।
३. मिति २०७८।१।२५ गते का.जि. बुढानिलकण्ठ न.पा. १० स्थितबाट कौशल बस्नेतलाई लागु औषध उपलब्ध गराउने जिल्ला झापा हल्दिबारी गा.पा. ०१ ठेगाना भएको बर्ष २४ को अन्जान राई र निजका सहयोगी जिल्ला झापा बुद्धशान्ती गा.पा. ०४ ठेगाना भएको बर्ष २३ को संजय लक्सम्बा लिम्बुलाई लागु औषध खैरो हेरोईन ७.५ ग्राम सहित पक्राउ गरिएको ।
४. मिति २०७८।१।२६ गते का.जि. का.म.न.पा. ४ धुम्बाराही स्थित गेष्ट हाउसबाट अन्जान राईलाई लागु औषध उपलब्ध गराउने जिल्ला झापा विर्तामोड न.पा. वडा नं. ५ ठेगाना भएका बर्ष २९ का कर्मा भन्ने अजय तामाङलाई लागु औषध खैरो हेरोईन २९४ ग्राम सहित पक्राउ गरिएको ।
५. मिति २०७८।१।२६ गते जिल्ला झापा विर्तामोडबाट लागु औषध कारोबारमा संलग्न देखिएका जिल्ला झापा विर्तामोड न.पा। १ ठेगाना भएका बर्ष २८ को पुकार गुरुङलाई पक्राउ गरिएको ।
६. मिति २०७८।१।२६ गते जिल्ला झापा विर्तामोड न.पा. वडा नं. ०१ ठेगाना भएको बर्ष ३० को प्रविन भण्डारीलाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकडभिट्टा र ई.प्र.का. अनारमनीको संयुक्त प्रहरी टोलीले जिल्ला झापा विर्तामोडबाट पक्राउ गरिएको ।
७. मिति २०७८।१।२७ गते जि. झापा दमक न.पा. ०८ झापाबाट कौशल बस्नेतलाई लागु औषध उपलब्ध गराउने जिल्ला झापा दमक न.पा. वडा नं. ०८ ठेगाना भएको बर्ष २८ को सुनिल ताजपुरियालाई पक्राउ गरिएको ।
८. मिति २०७८।१।०१ गते भारत जि.दार्जिङ खोरीबारी थाना गोरसिंहजोत पानी ट्याङकी ठेगाना भएका बर्ष ३१ को श्याम भन्ने श्यामल सिंह समेतलाई जि.झापा विर्तामोड स्थितबाट भारतिय नम्बर प्लेट WB 74 AL 8384 नम्बरको सवारी साधन सहित पक्राउ गरिएको ।
९. मिति २०७८।१।१६ गते जि. झापा स्थितबाट लागु औषध कारोबारमा संलग्न देखिएका साविक जिल्ला मोरङ दुलारी गा.बि.स. ९ ठेगाना भई स.प्र.बल नेपाल नं. २ हे.क्या. झापामा कार्यरत बर्ष ३९ को स.प्र.ह. खगेन्द्र भुजेललाई पक्राउ गरिएको ।

पक्राउ परेका उल्लेखित व्यक्तिहरूलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी यस ब्यूरोबाट आवश्यक अनुसन्धान भईरहेको व्यहोरा जानकारीका लागि अनुरोध ।

प्रहरी उपरीक्षक
(जीवन कुमार श्रेष्ठ)
सम्पर्क नं. ९८५११३२७४३
प्रहरी प्रवक्ता एवं सूचना अधिकारी

हालसम्म खुल्लन आएका कुराहरु

- लाल बहादुर बुढाथोकी लागु औषध प्रयोगकर्ता समेत भएकाले निजले कौशल बस्नेत सँग खरिद गरी सेवन गर्ने गरेको ।
- कौशल बस्नेतले अन्जान राईसँग लागु औषध खरिद गरी आफै तथा समिर गुरुड मार्फत लागु औषधको बिक्रि गर्ने गरेको ।
- अन्जान राईले प्रविण भण्डारी सँग लागु औषध खैरो हेरोईन अर्डर गर्ने र कर्मा भन्ने अजय तामाडले प्रविणसँग खैरो हेरोईन लिई काठमाण्डौ सम्म ल्याई अन्जान राईलाई उपलब्ध गराउने ।
- अन्जान राईले लागु औषध खरिदको लागि संजय लिम्बुको खाता मार्फत पुकार गुरुडलाई रकम पठाउने र पुकार गुरुडले उक्त रकम निकालि प्रविण भण्डारीलाई दिने र प्रविण भण्डारीले लागु औषध खरिद गरि अन्जान राईलाई पठाउने ।
- प्रविण भण्डारीले भारत सिलगुडी गई लागु औषध खरिद गरी कर्मा भन्ने अजय तामाड मार्फत अन्जान राईलाई बिक्री गर्ने गरेको ।
- कौशल बस्नेतले सुनिल ताजपुरियासँग समेत लागु औषध खैरो हेरोईन खरिद गर्ने गरेको ।
- सुनिल ताजपुरियाले शसस्त्र प्रहरी हवलदार खगेन्द्र भुजेल मार्फत भारतिय नागरिक श्यामल सिंहसँग लागु औषध खरिद गरि कौशल बस्नेतलाई उपलब्ध गराउने ।
- निजहरु उपर कानून बमोजिम म्याद थप गरी विस्तृत अनुसन्धान कार्य भैरहेको ।

